

सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ५ को उपदफा ३ बमोजिम यस कार्यालयसँग

१. निकायको स्वरूप प्रकृति:

नेपाल सरकारको निर्णयानुसार आन्तरिक राजस्व कार्यालय, जोरपाटी स्थापना भई मिति २०७७/०५/०१ देखि सेवा प्रवाह शुरु भएको हो। यसको कार्यक्षेत्र गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. १ देखि ६ सम्म र काठमाडौं महानगरपालिकाको वडा नं. ६ तोकिएको छ। यस क्षेत्रका करदातालाई छिटो छरितो रूपमा सेवा प्रदान गरी करदातालाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस कार्यालयको स्थापनाको सयमा करिब २४ हजार पाँच सय करदाताहरू रहेकोमा २०७८/०७/९ को पहिलो त्रैमासिक अवधि सम्म ५००० (व्यक्तिगत तथा व्यवसायिक) भन्दा बढी नयाँ करदाताहरू थप हुन आएको देखियो ।

२. निकायको काम कर्तव्य र अधिकार: आन्तरिक राजस्व कार्यालय जोरपाटीको प्रमुख कार्य यस क्षेत्रका करदातालाई सरल, सहज र छरितो रूपमा सेवा प्रदान गरी सही र यथार्थ राजस्व संकलन गरी राष्ट्रिय राजस्व परिपूर्तिमा योगदान गर्नु रहेको छ ।

३. आन्तरिक राजस्व कार्यालयमा रहने कर्मचारी सख्या र विवरण: नेपाल सरकारले नेपाल राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत कार्यालय प्रमुख रहेन र राजपत्रांकित तृतीय श्रेणीका अधिकृत स्तरका कर्मचारी ९ जना राजपत्रअनंकित प्रथम श्रेणीका कर्मचारी-५ जना , कार्यालय सहयोगी-३ को स्थायी दरवन्दी रहेको । उपरोक्त बमोजिको दरवन्दी स्विकृत भए पनि कर्मचारी सख्याको कार्यालयमा कर्मचारी न्यून रहेको कारणले करदाताको सेवा प्रवाहमा चाप रहन गएको छ ।

४. निकायबाट प्रदान गरिने सेवा, सुविधा: नेपाल सरकारले परिपालन गरेका राजस्व नीति तथा कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गरी आफ्नो क्षेत्रका करदाताको सबै प्रकारका कर सम्बन्धि प्रशासनिक सेवा सुविधा प्रदान गर्ने कर शिक्षा कार्यक्रम मार्फत करदाताको क्षमता अभिवृद्धि एवं राजस्व संकलनमा योगदान गर्ने रहेको छ ।

५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी: आन्तरिक राजस्व कार्यालय जोरपाटीमा करदाता सेवा शाखा, कर संकलन शाखा, करपरीक्षण तथा अनुसन्धान शाखा र लेखा शाखा रहेका छन् । आ-आफ्नो शाखाको मुख्य जिम्मेवार सोही शाखाका अधिकृत हुने र समग्र कार्यालयको जिम्मेवार अधिकारी कार्यालय प्रमुख रहने व्यवस्था छ ।

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि: यस कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्ने लाग्ने समयको सन्दर्भमा करदाता स्वयं जिम्मेवार हुनेछन् । कार्यालयबाट प्रवाह हुने अधिकांश सेवा सूचना प्रविधि प्रणालीमा आधारित हुने र करदाता स्वयंले अनलाईन प्रविधिको उपयोग गरी आफूले प्राप्त गर्नुपर्ने सेवा विद्युतीय माध्यमबाट अनुरोध गरेको अवस्थामा कार्यालयमा सूचना प्रविधि प्रणालीमा कुनै समस्या नभएको अवस्थामा अधिकतम पन्ध्र मिनेट लाग्ने र करदाता स्वयंले देखाएको नाफाको अनुपातमा कर लाग्ने र उक्त कर करदाताले विद्युतीय माध्यम वा अन्य कुनै माध्यमबाट बैकमा दाखिला गर्न सकिने भएकाले सो बाहेक करदाताले अनुरोध गरेको निवेदनमा रु. दशको हुलाक टिकट बाहेक अन्य दस्तुर लाग्ने छैन ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी: करदाताले माग निवेदन गरेको सेवा प्रवाहका सम्बन्धमा यस कार्यालयको सम्बन्धित शाखाका अधिकृतले निर्णय गर्न सक्ने र कार्यालयबाट गर्नुपर्ने निर्णयका हकमा कार्यालय प्रमुखबाट निर्णय हुने।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी: सेवाग्राहीको सेवा प्रवाहको सम्बन्धमा कुनै विवाद श्रृजना भइ वा समयमा निर्णय हुन नसकेको अवस्थामा कार्यालय प्रमुखबाट अन्तिम निर्णय भइ उजुरी उपरको कारवाही हुने ।

९. सम्पादित कामको विवरण: आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्तःशुल्क ऐन, २०५८, मदिरा ऐन, २०३१ तथा प्रत्येक वर्षको आर्थिक ऐनहरूबाट निर्देशित भएका कामहरू यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत रहने छन् ।

१०. सूचना अधिकारीको नाम र पद: आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा सन्तोष न्यौपानेलाई सूचना अधिकारीको रूपमा जिम्मेवारी तोकिएको र निजको पद कर अधिकृत रहेको छ ।

११. ऐन, नियम वा निर्देशिकाको सूची: आन्तरिक राजस्व कार्यालयले आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्तःशुल्क ऐन, २०५८, मदिरा ऐन, २०३१, आर्थिक ऐनहरू, आयकर नियमावली, २०५९, मूल्य अभिवृद्धि कर नियमावली २०५३, अन्तःशुल्क नियमावली २०५९, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क निर्देशिकाहरू, जग्गा तथा घर जग्गा निसर्गःमा पूँजीगत लाभकर निर्देशिका, क्यासिनो आकास्मिक लाभकर निर्देशिका, विद्युतीय विजिक सम्बन्धि कार्याविधि लगायतका कानून, निर्देशिका, एवं परिपत्र समेतका कार्यालयको दैनिक प्राशासन सञ्चालन हुने गरेको छ ।

१२. आम्दानी तथा खर्च र आर्थिक कारोवार सम्बन्धि विवरण: नेपाल सरकार अर्थ मन्त्रालयबाट तोकिएको कर राजस्वको लक्ष्यका आधारमा राजस्व असूली हुने उक्त रकम महालेखा नियन्त्रक कार्यालयको सूचना प्रविधि प्रणाली तोकिएको बैंकले प्रयोग गरी बैंक मार्फत आम्दानी हुने उक्त आम्दानी दैनिक रूपमा केन्द्रीय राजस्व प्रणालीमा अद्यावधिक हुने गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागले तोकिएका खर्च शीर्षकमा तोकिएको रकममात्र कार्यालयको लेखाशाखाबाट खर्च गरी सोको लेखाङ्कन एवं विवरण स्वत महालेखा नियन्त्रकको कार्यालयमा अद्यावधिक हुने गरेको छ ।

१३. यस कार्यालयको प्रमुख कर अधिकृतको नाम र ठेगाना: दीपक गौतम, प्रमुख कर अधिकृत आन्तरिक राजस्व कार्यालय, जोरपाटी ।

विद्युतीय माध्यमको प्रयोग गरौं: व्यवसायको लागत र समयको सदुपयोग गरौं ।

कार्यालयको ठेगाना:

आन्तरिक राजस्व कार्यालय जोरपाटी

Jorpati, Kathmandu

01-4914190, 01-4914840, 01-4914850

इमेल: iro-jorpati@ird.gov.np